



बान्नीगढी जयगढ गाउँपालिकाको
गाउँसभाको आठौं अधिवेशनका अध्यक्षद्वारा प्रस्तुत
आर्थिक वर्ष २०७९/०८० को



बार्षिक नीति तथा कार्यक्रम, २०७९



बान्नीगढी जयगढ गाउँपालिका
जयगढ, अछाम
सुदूरपश्चिम प्रदेश, नेपाल

बान्नीगढी जयगढ गाउँपालिकाको गाउँ सभाको आठौँ अधिवेशनका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम :

यस गरिमामय गाउँसभामा उपस्थित

गाउँपालिकाका उपाध्यक्ष ज्यू,

प्रमुख प्रशासकीय अधिकृत ज्यू,

बान्नीगढी जयगढ गाउँपालिकाका सम्पूर्ण वडाअध्यक्ष ज्यूहरु,

गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,

गाउँसभाका सदस्यज्यूहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी मित्रहरु र प्रत्यक्ष प्रशारणमा सुनिरहुनु भएका आम गाउँबासी आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरु ।

सर्वप्रथम, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो निर्वाचन पश्चात म गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि बान्नीगढी जयगढ गाउँपालिकाको गाउँ सभाको आठौँ अधिवेशन समक्ष आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै गौरवान्वित महशुस गरेको छु । यस महत्वपूर्ण घडीमा नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा बेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्न चाहान्छु । साथै, राष्ट्रियता, स्वाधिनता, सामाजिक न्याय, समानता र संघीय शासन प्रणाली स्थापना गर्न संघर्ष गर्नु हुने सम्पूर्ण नेपाली जनतामा पनि सम्मान व्यक्त गर्दछु ।

स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिज्यूहरुले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । विगतका सरकारले थालनी गरेका महत्वपूर्ण तथा गौरवका कार्यक्रमहरुलाई निरन्तरता दिदै त्यसका अतिरिक्त थप नीति तथा कार्यक्रम साथ अघि बढ्ने जानकारी गराउन चाहान्छु ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित हुनु भएका सम्पूर्ण नव निर्वाचित जनप्रतिनिधिज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । यस गाउँपालिकामा विगतमा झै अछाम जिल्लाका स्थानीय तह, प्रदेश सरकार र संघ सरकारसँगको समन्वय, सहकारिता र सहअस्तित्वको मान्यताबाट समग्र विकास निर्माणमा दत्तचित्त भएर लाग्ने विश्वास दिलाउदै सोही बमोजिमको अपेक्षा गर्दछु ।

कोरोना महामारीको प्रभाव सामान्य हुदै गएको अवस्थामा यस महामारीले विगतमा आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई पुर्नस्थापित गर्ने दिशामा यो नीति तथा कार्यक्रम परिलक्षित रहेको छ । निर्वाचन हुँदाका बखत हामी निर्वाचित जनप्रतिनिधिहरुले आम जनतासँग बान्नीगढी जयगढ गाउँपालिकाको समग्र विकासका लागि गरेका प्रतिवद्धताहरुलाई मूर्तरुप दिन सदैव प्रतिवद्ध रहने गाउँवासीमा विश्वास दिलाउन चाहान्छौँ । जनताका आधारभूत सेवा सुविधा जनताकै सबैभन्दा निकटका निकायहरुबाट प्रवाह गर्दा नै बढी

प्रभावकारी हुन्छ भन्ने विकेन्द्रीकरण सम्बन्धी सिद्धान्तको परिस्कृत एवं परिमार्जित रूप नै संघीय शासन व्यवस्था हो । यसैलाई हामीले गाउँ गाउँमा सिंहदरवार पुग्याउने अभियानको रूपमा लिएका छौं ।

यसै सन्दर्भमा आजको गाउँसभामा हामी दीर्घकालीन सोच र लक्ष्यका साथ आगामी आर्थिक वर्ष मा बान्नीगढी जयगढ गाउँपालिकाले लिनु पर्ने नीति तथा कार्यक्रम तयार गरी गाउँको समृद्धिको खाका कोर्ने अवसरमा जुटिरहेका छौं ।

आदरणीय गाउँ सभा सदस्यज्यूहरु,

अब म बान्नीगढी जयगढ गाउँपालिकाले आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिएका आधारहरु निम्न बमोजिम प्रस्तुत गर्दछु :

- नेपालको संविधानका प्रस्तावना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु,
- संघीय सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु,
- संघीय सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु,
- प्रदेश सरकारले लिएका आर्थिक एवं वित्तीय नीतिहरु,
- स्थानीय आर्थिक कार्य प्रणाली एवं एकल तथा साझा अधिकार सूची,
- स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु,
- नेपालले अन्तर्राष्ट्रि जगतमा जनाएका बिभिन्न प्रतिवद्धताहरु,
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य स्थानीय तहमा सञ्चालन सम्बन्धी ऐन,
- नियमावलीका प्रावधानहरु,
- विकासका समसामयिक मुद्दाहरु : सहस्राब्दी विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षिय योजना, दीगो विकासको लक्ष्यहरु, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगिक सशक्तीकरण तथा समावेशी विकास,
- बालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानीय शासन, खुला दिसामुक्त तथा सरसफाइ, पूर्ण उर्जा संकट लगायतका अन्य सम्बन्धित विषयहरु,
- निर्वाचनको क्रममा जारी गरिएका निर्वाचन घोषणापत्रहरु,
- विगत आर्थिक वर्षमा गाउँपालिकाले तयार पारेका नीति, कार्यक्रम तथा योजनाहरु,
- विभिन्न राजनीति दलहरु, समाजसेवी, शिक्षाप्रेमी, नागरिक अगुवा, अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत गाउँवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीबाट प्राप्त सल्लाह सुझावहरु,

आदरणीय गाउँसभा सदस्यज्यूहरु,

अब म बान्नीगढी जयगढ गाउँपालिकाले २०७९/०८० मा लिएका मुख्य नीति तथा कार्यक्रमहरु यस सम्मानित सभा समक्ष राख्न चाहान्छु ।

१. आर्थिक विकास

(क) कृषि तथा पशु

१. कृषि क्षेत्रलाई आर्थिक बृद्धि र रोजगारको प्रमुख संवाहकको रूपमा विकास गरिने छ ।
२. कृषि अनुसन्धान, यान्त्रिकीकरण, व्यवसायिकरण, बजारीकरण र जलवायु अनुकूलन प्रविधिको प्रवर्धन गरिनेछ ।
३. कृषि क्षेत्रमा आधुनिकीकरण गरी आर्थिक बृद्धिको आधारलाई मजबुत बनाइनेछ ।
४. गुणस्तरीय उन्नत तथा बर्णशंकर विउ विकास गरी विउ विजनमा आत्मनिर्भर हुने र जलवायु असरलाई धान्न सक्ने वातावरण अनुकूलमैत्री स्थानीय विउ विजनको संरक्षण र विकासमा जोड दिइनेछ ।
५. यस गाउँपालिकामा रहेको बर्षे आलुलाई भण्डारणका लागि छातासैनमा राष्ट्रिक स्टोर निर्माणका लागि पहल गरिनेछ ।
६. सार्वजनिक, सहकारी तथा नीजि क्षेत्रको समन्वयमा जयगढ बजारमा मिनी कोल्डस्टोर निर्माण प्रक्रिया अघि बढाइनेछ ।
७. कृषि उपकरणहरु खरिदमा ७५% अनुदान दिइनेछ ।
८. बेमौसमी बर्षाका कारण कृषिबाली/पशुपालनमा पुग्न गएको क्षतिको राहत सिम्र उपलब्ध गराइनेछ ।
९. पशुपंक्षीमा हुने गम्भिर प्रकृतिका महामारी नियन्त्रणका लागि आवश्यक नीति लिइनेछ ।
१०. बाझो रहेको जग्गमा सामूहिक तथा सहकारी खेती प्रणालीलाई अवलम्बन गरिनेछ ।
११. कृषि उत्पादनलाई चाहिने मल, बिऊ, औषधि, उपकरण र अन्य आवश्यक सेवाहरु कृषि तथा पशु सेवा शाखा मार्फत उपलब्ध गराइनेछ ।
१२. आधुनिक व्यावसायिक बाख्रा, गाई, भैंसी, बंगुर लगायत अन्य पशुपंक्षी फर्मको विकास गर्न जोड दिइनेछ।

(ख) उद्योग तथा बाणिज्य

१. बान्नीगढी जयगढ गाउँपालिका भित्र घरेलु तथा साना उद्योगको विस्तार गरिनेछ । स्थानीय सीप, स्रोत र साधनलाई प्रयोग गरी उत्पादन गर्ने लक्षित वर्गलाई अनुदानको व्यवस्था गरिनेछ ।
२. आर्थिक अवस्था कमजोर भएका बेरोजगार युवायुवतीहरुकालागी उद्यमशिलता विकास र सिप विकास तालिम प्रविधि हस्तान्तरण गरिनेछ ।
३. उद्यमीहरुको आवश्यकता र मागका आधारमा बजारको अवस्था विश्लेषण गरी नविन खालका लघु उद्यम स्थापना गरिनेछ ।
४. लघु तथा घरेलु उद्योगहरुको तथ्यांक संकलन गरी उद्योगहरुको प्रवर्द्धन र विकासमा जोड दिइने कार्यलाई निरन्तरता दिइनेछ ।
५. युवा स्वरोजगारको लागि सीप विकासको तालिम दिई लघु तथा घरेलु उद्योग संचालन गर्न आर्थिक समस्या व्यहोरी रहेका युवायुवतीका लागि सहुलियत दरमा ऋण प्रदान गर्न वित्तीय संस्थाहरुसंग समन्वय गरिनेछ ।
६. उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाई विक्री वितरण गर्न प्रोत्साहन गरिनेछ ।

७. गाउँपालिका भित्र रहेका जग्गाहरुको वर्गीकरण गरी जयगढ बजारलाई व्यवसायिक क्षेत्रको रूपमा विकास गरिनेछ र बजार व्यवस्थापन समितिको पुर्न: गठन गरी थप सक्रिय बनाइनेछ ।

(ग) पर्यटन

१. पर्यटकीय गन्तव्य स्थलको रूपमा पहिचान गरिएका छातासैन, विल्थम, बदरिदेवी मन्दिर, बान्नीगढी मन्दिर, जाल्पादेवी मन्दिर, चन्दामाता मन्दिर, ऐतिहासिक स्थल दर्नाको पञ्चदेवल जस्ता ठाउँहरूमा पूर्वाधार विकास निर्माणमा जोड दिइनेछ ।
२. पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्दै जाने कार्यलाई निरन्तरता दिइनेछ ।
३. सम्भाव्य अन्य पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार प्रसार गरिनेछ ।
४. आन्तरीक पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

(घ) सहकारी

१. गाउँ गाउँमा सहकारीका माध्यमबाट सेवा प्रदान गर्न स्थानीय सहकारी ऐन मार्फत र स्थानीय तहमा हस्तान्तरण भईसकेका सहकारी संस्थाहरुको प्रवर्धनमा जोड दिइनेछ ।
२. शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक नीतिहरू अवलम्बन गरिनेछ ।
३. महिला, गरीब, अपाङ्ग, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरुका साथै आम नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिवृद्धि गरिनेछ ।
४. साबिकमा स्थानीय विकास कोषबाट संचालित गाउँ विकास कोषलाई सहकारी संस्थाको रूपमा प्रवर्द्धन गर्ने नीति लिइनेछ ।

(ङ) खानी तथा खनिज

१. वातावरणमा प्रतिकूल असर नपर्ने गरी प्रचलित कानून बमोजिम गाउँपालिका भित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गरी बिक्री वितरण गर्न आवश्यक नीतिगत प्रबन्ध मिलाइनेछ ।

(च) रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण

१. भारत लगायत तेस्रो मूलुकबाट आएका व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने आयोजनाहरुलाई उच्च प्राथमिकता प्रदान गरिनेछ ।
२. यस गाउँपालिकाले सञ्चालन गर्ने आयोजनाहरुमा आवश्यक श्रमिकहरु पुर्ति गर्दा रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिलाई प्राथमिकता दिइने नीति लिइनेछ ।
३. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजनमा लाग्ने निर्माण सामाग्री/औजारहरु तथा आयोजनामा खटिने श्रमिकहरुको ज्यालाका लागी गाउँपालिकाबाट थप बजेट विनियोजन गरिनेछ ।

४. बैदेशिक रोजगारीको अनुभव प्राप्त गरी स्वदेश फर्केका मानव संशाधनलाई स्वरोजगारमूलक, आयमूलक तथा उत्पादनमूलक उद्योग, सेवा तथा व्यवसायमा आकर्षित गरिनेछ ।

२. सामाजिक विकास

(क) शिक्षा

१. बान्नीगढी जयगढ गाउँपालिका भित्रका प्रारम्भिक बाल शिक्षा तथा विद्यालयको गुणस्तर अभिवृद्धि गर्न तालिमको नीति सहित मापदण्ड बमोजिम विद्यालयको नक्साङ्कनको आधारमा अनुमति र गाँभने नीति लिइनेछ र विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी अभाव रहेको विद्यालयमा दरबन्दी मिलान र गाउँपालिका शिक्षक अनुदान कार्यलाई निरन्तरता दिइनेछ ।
२. “युवाका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद प्रतियोगित सञ्चालन गरिनेछ ।
३. शिक्षण सिकाई क्रियाकलापमा विद्यार्थी, शिक्षक, अभिभावकहरूको उत्साहजनक सहभागिताका लागि उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र प्रधानाध्यापक सम्मानित एवं प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४. विद्यालयको शिक्षण सिकाई वातावरण प्रभावकारी बनाउनका लागि Clean & Green नीति अपनाइनेछ ।
५. विद्यालयको निर्मित भौतिक संरचना सुदृधिकरणका लागि "म गर्छु मर्मत मेरो विद्यालय" नीति अपनाइनेछ ।
६. विद्यालयमा अध्ययनरत पढाईमा कमजोर छात्रछात्राहरूको सिकाई उपलब्धि बृद्धिका लागि उपचारात्मक कक्षाहरू संचालन गरिनेछ ।
७. विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
८. विद्यालय खाजा कार्यक्रमको उचित व्यवस्थापन गरिनेछ ।
९. सबै विद्यालयहरूमा स्वच्छ खानेपानी, शौचालय र फोहोर व्यवस्थापनको व्यवस्था गरिनेछ ।
१०. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने क्रियाकलापमा जोड दिइनेछ ।
११. सामुदायिक विद्यालयलाई क्रमशः प्रविधि उन्मुख बनाइनेछ, कक्षा दाहोन्त्याउने दर, विद्यालय छाड्ने दरलाई घटाइनेछ ।
१२. सबै सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।

(ख) स्वास्थ्य सेवा

१. “गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक घरभेट कार्यक्रम” लागु गरिनेछ ।
२. “गर्भवती महिलाहरूलाई गाउँपालिकाको उपाध्यक्ष पोषण कोसेली वितरण कार्यक्रम” सञ्चालन गरिनेछ ।
३. सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
४. बर्थिङ सेन्टरहरूको सुदृधिकरण र सरसफाईका लागि अनुदानको व्यवस्था गरिनेछ ।
५. प्रजनन स्वास्थ्यको सेवाको प्रत्याभूति गरी शत प्रतिशत संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिनेछ ।

६. शतप्रतिशत स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले गर्भपतन गर्ने कार्यलाई विस्तार गरिनेछ ।
७. पुर्ण खोप गाउँपालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. सबै स्वास्थ्य चौकीमा मासिक घुम्ती USG सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
९. कोभिड-१९ लगायत विभिन्न महामारी रोग नियन्त्रणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
१०. गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई नीति तर्जुमा गरी लागू गरिनेछ ।
११. विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू गरिनेछ ।
१२. सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको एम्बुलेन्स लाई महामारी रोकथाम सुत्केरी महिला, वृद्धवृद्धा लाई लक्षित गरी सेवा प्रदान गरिनेछ ।
१३. गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

(ग) संस्कृतिको प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण

१. सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको पहिचान तथा संरक्षण गरिनेछ ।
२. स्थानीय भेषभुषा, पहिरन, कला संस्कृति, लोपन्मुख बाजागाजा संरक्षणको लागि विशेष पहल गरिनेछ ।
३. समुदायमा रहेका स्थानीय पाटीपौवा, पटकानी र धार्मिक तथा सार्वजनिक स्थलहरूको संरक्षण तथा सम्बर्द्धन गरिनेछ ।
४. महिला, दलित, अल्पसंख्यक र लक्षित वर्गको क्षमता विकासका लागि सिपमूलक आयआर्जनका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
५. बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
६. अनाथ र टुहुरा बालबालिकाहरूको पहिचान गरी संरक्षणका लागि पहल गरिनेछ ।
७. ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
८. विद्यालयबाट बाहिर रहेका किशोरीहरूका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
९. छाउपडी गोठहरूको नियमित अनुगमन गरी उचित व्यवस्थापन गरिनेछ ।
१०. महिला, युवा, अपाङ्ग तथा बाल अधिकारको सुनिश्चिताका लागि सरकारी, गैर सरकारी र निजी क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरिनेछ ।
११. विभिन्न लक्षित वर्गहरूलाई क्षमता विकासको लागि लैङ्गिक उत्तरदायी बजेटको तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
१२. गाउँ क्षेत्रभित्र छुवाछुत, तथा सामाजिक विभेदलाई पूर्ण रूपमा अन्त्य गर्न आवश्यक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३. लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण (GESI) नीतिलाई पुर्णरूपमा कार्यान्वयन गरिनेछ ।
१४. सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित तथा छिटो छरितोरूपमा लाभग्राहीहरूले प्राप्त गर्ने कार्यका लागि बैङ्कसंग आवश्यक समन्वय गरिनेछ ।
१५. सामाजिक सुरक्षाबाट बञ्चित एकल जीवन ज्यून बाध्य भएका महिला, बालबालिका तथा साहाराविहिन लगायत असहाय व्यक्तिहरूका लागि एउटा छुट्टै कोषको व्यवस्था गरिनेछ ।

१६. “एक्काईसौ सताब्दीको सन्देश, छुवाछुत माथी पूर्ण बन्देज” भन्ने नाराका साथ दलित सशक्तिकरण अभियान सञ्चालन गरिनेछ ।

३. पूर्वाधार विकास

१. जयगढ बजारमा रहेको अव्यवस्थित खानेपानीलाई नियमित रूपले सञ्चालन गर्न खानेपानीको पुर्न निर्माण गरी मिटर प्रविधि लागू गरिनेछ ।
२. खानेपानीलाई नियमित रूपले सूचारु गर्न मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरिनेछ ।
३. खानेपानी तथा सरसफाई स्वच्छता समिति गठन गरी परिचालन गरिनेछ ।
४. गाउँपालिकाको मुल प्रशासकीय भवन निर्माण कार्यलाई तिब्रताका साथ अघि बढाइनेछ ।
५. सामुदायिक विद्यालयहरूमा खानेपानीको विस्तार तथा शौचालयको निर्माण गरिनेछ ।
६. सडकको क्षेत्राधिकार मिचिने गरी मानव निर्मित समस्या खडा गर्ने कार्य पूर्ण रूपमा निरुत्साहित गर्न विनियम, कार्यविधि र निर्देशिका बनाई लागु गरिनेछ । सडकको क्षेत्र (Right of Way) नियमानुसार अनिवार्य छोड्न छोडाउन पहल गरिनेछ ।
७. सडकलाई निरन्तर सञ्चालन गर्नका लागि पक्की पुल, पानीका ढल तथा नाली व्यवस्थापन गरिनेछ साथै प्रत्येक वडाहरूमा क्रमिक रूपमा मोटरबाटोलाई स्तरोन्नति गरिनेछ ।
८. विद्युत नपुगेका गाउँ तथा टोलहरूमा विद्युतीकरण मार्फत विद्युत सेवा प्रवाह गरिनेछ । विद्युत पुऱ्याउन नसकिने दुर्गम टोलहरूमा बैकल्पिक उर्जाको कार्यक्रम मार्फत सौर्य उर्जा उपलब्ध गराइनेछ ।
९. संघीय सरकार र प्रदेश सरकारको समन्वयमा गाउँ भित्र खर परालले छाएका सबै गाउँ वासी जनताको छानो जस्तापाताले छाउने व्यवस्था मिलाइनेछ ।
१०. पूर्वाधार व्यवस्थापन प्रणाली (IMS) मार्फत आयोजनाहरूको लगत स्टिमेट, सम्झौता लगायत अनुगमन तथा व्यवस्थापन कार्य गरिनेछ ।

४. सूचना तथा सञ्चार प्रविधि

१. गाउँपालिकाको प्रत्येक वडा तथा स्वास्थ्य चौकीहरूमा जडान गरिएको ईन्टरनेटको क्षमता बृद्धि गरिनेछ ।
२. गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयमा हस्ताक्षरित हाजिरी प्रणाली लाई पूर्ण रूपमा विस्थापित गरेर ई-हाजिरी प्रणालीको विकास गरी प्रशासनिक चुस्ततालाई कायम गरिनेछ ।
३. गाउँपालिका स्तरीय सूचना प्रविधि केन्द्र र वडाहरूमा सामुदायिक सूचना प्रविधि केन्द्रको स्तरोन्नतिको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
४. प्रत्येक वडा कार्यालयमा अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
५. गाउँपालिकाको राजश्व संकलन केन्द्रलाई प्रविधिमैत्री बनाउन REMIS प्रणाली लागू गरिनेछ ।

५. वन, वातावरण, फोहोर मैला तथा विपद व्यवस्थापन

(क) वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापन

१. बान्नीगढी बजार क्षेत्रम रहेको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि डम्पिङ साईड निर्माण गरी सञ्चालन गरिनेछ ।
२. गाउँपालिकामा रहेका जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी जोखिम न्यूनिकरण गरिनेछ ।
३. जल तथा भूमिको संरक्षण साथै भूमिको उत्पादकत्व वृद्धि गरी कृषि उत्पादन बढाउन, सहयोग पुऱ्याउन जलाधार क्षेत्रको एकिकृत संरक्षण तथा व्यवस्थापन गरिनेछ ।
४. वातावरण अनुकुलका वन पैदावारहरूको विस्तार, विविधिकरण गरिनेछ, वातावरण संरक्षण र व्यवस्थापन गरिनेछ ।
५. स्वच्छ खानेपानीको मुहानहरू पहिचान तथा खोजी गरी पानीका मुहानहरूको संरक्षण गरिनेछ ।
६. जयगढ बजारमा खानेपानी र फोहोरमैलालाई उचित व्यवस्थापन गर्न खानेपानी तथा फोहोरमैला व्यवस्थापन समिति गठन गरिनेछ ।

(ख) विपद व्यवस्थापन

१. विपदबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल राहत र उद्धारका कार्यमा जोड दिइनेछ । यस कार्यमा प्रहरी, सहयोगी संस्था र सम्बन्धित निकायहरूको परिचालनमा जोड दिइनेछ ।
२. विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना जोखिम न्यूनिकरण सम्बन्धी कार्ययोजनालाई कार्यान्वयनमा ल्याइनेछ ।

६. शान्ति सुरक्षा

१. गाउँपालिका क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम गर्न आवश्यक नीति अवलम्बन गरिनेछ । साथै यस गाउँपालिका अन्तर्गतको जयगढ प्रहरीचौकीलाई ईलाका प्रहरी कार्यालयको रूपमा स्तरोन्नति तथा वडा नं. ६ दर्नामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।

७. न्यायिक समिति

१. गरिब असहाय तथा पछाडि पारिएका व्यक्तिहरूको लागि निःशुल्क कानुनी परामर्श तथा सहयोग उपलब्ध गराइनेछ ।
२. टोल बस्तीस्तरमा हुने सक्ने सामान्य खालका विवादहरू समाधान गर्नका लागि न्यायिक परामर्शका लागि मेलमिलाप सहजकर्ताको व्यवस्था गरिनेछ ।

८. सुशासन तथा संस्थागत विकास

क. राजश्व

१. बान्नीगढी जयगढ गाउँपालिका भित्र सञ्चालनमा रहेका साना-ठुला सबै व्यापार व्यवसायलाई अनिवार्यरूपमा दर्ता प्रक्रियामा ल्याइ राजश्व संकलनमा वृद्धि गरिनेछ ।

२. आ.व. २०७९/०८० मा राजस्व संकलन गर्न सकिने सबै सम्भावित क्षेत्रको पहिचान गरी करको दायरा बृद्धि गर्ने नीति अवलम्बन गरिनेछ र करको दर विश्लेषण गरी आवश्यकता अनुसार लचकताको नीति लिइनेछ ।

ख. सार्वजनिक सेवा प्रवाह

१. सार्वजनिक खर्च गर्दा हुन सक्ने आर्थिक अनियमिततालाई रोक्दै भ्रष्टाचार मुक्त गाउँपालिका बनाउन सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्ने, बेरुजुको पूर्ण रुपमा नियन्त्रण गर्दै सुशासन मैत्री शासन व्यवस्थाको अनुभूति दिलाइनेछ ।
२. बान्नीगढी जयगढ गाउँपालिकाको स्मार्ट पालिका एक्समा गाउँपालिकाको पाश्चित्रलाई अध्यावधिक गरी गाउँपालिकाको पाँच बर्षे आवधिक योजना, मध्यकालिन खर्च संरचना, राजस्व सुधार योजना, बार्षिक खरिद योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
३. गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरितो, पारदर्शि, एवम् विश्वसनिय बनाउन, कर्मचारी र जनप्रतिनिधीको क्षमता विकासका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाहरूसंग साझेदारी कार्यक्रम गरिनेछ ।
४. सार्वजनिक खर्चमा मितव्यिता अपनाउन ईन्धन, सवारी साधन मर्मत, भत्ता र विविध प्रकृतिका खर्चमा कटौति गरिनेछ ।
५. गाउँपालिकाबाट हुने भुक्तानी प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन विद्युतीय भुक्तानी E-payment प्रणालीलाई लागू गरिनेछ ।
६. कर्मचारीको मनोवल उच्च राख्दै सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न कर्मचारी प्रोत्साहन भत्ताको व्यवस्था मिलाइनेछ ।
७. विद्युत महशुल बुझाउने कार्यलाई सहजताका लागि वडा नं. ५ कालिका र वडा नं ६ दर्नाको पायक पर्ने स्थानमा विद्युत युनिट कार्यालय स्थापनाका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।

९. विविध

१. जंगली जनावरको आक्रमणको न्यूनीकरणका लागि आवश्यक नीति लिइनेछ यस कार्यलाई सुरक्षा निकायसँग समन्वय गरी निरन्तरता दिइनेछ ।
२. बान्नीगढी जयगढ गाउँपालिकाभित्र रहेका भूमीहिन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने कार्य अगाडी बढाइनेछ ।

आदरणीय सम्मानित गाउँसभा सदस्यज्यूहरु,

लोकतान्त्रिक विधि र पद्धतिहरुबाट निर्माण गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी र व्यवस्थित कार्यान्वयन गर्न सबै विकास साभेदारहरूसँग सहकार्य रचनात्मक सहयोग तथा साझेदारीको अपरिहार्यता छ । यसैले यस सम्मानित गाउँसभा मार्फत समृद्ध गाउँपालिका निर्माणको महाअभियानमा यहाँहरुको सहकार्यको लागि सम्पूर्ण सरकारी, निकायहरु, निजीक्षेत्र, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, गैर सरकारी संघ संस्थाहरु, विभिन्न विकास साभेदारहरु, टोल विकास संस्थाहरु एवं अन्य सम्पूर्ण सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्न चाहान्छु ।

अन्त्यमा,

प्रस्तुत नीति तथा कार्यक्रमले यस गाउँपालिकाको समग्र विकासमा सकारात्मक र दुरगामी प्रभाव पार्ने विश्वास लिँदै आगामी आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम मस्यौदा तयार पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने गाउँसभाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरू, विषय विज्ञ महानुभावहरू, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, गैर सरकारी संस्थाका साझेदार मित्रहरू, विकास साभेदार मित्रहरू, शिक्षक, सम्पूर्ण गाउँवासी दाजुभाइ दिदी बहिनीहरू, गाउँको हरेक गतिविधिको बारेमा सत्यतथ्य सूचना प्रवाह गरी सहयोग पुऱ्याउनु हुने संचारकर्मी मित्रहरू एवं राष्ट्रसेवक कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

“समृद्धिको आधार: बान्नीगढी सरकार” भन्ने हाम्रो नारालाई सार्थक बनाउन हामी सबै गाउँपालिकाबासी एकढिक्का भएर अगाडी बढ्न सकौं । माता बान्नीगढीले हामी सबैको रक्षा गरून ।

मिति: २०७९ असार १०

- धन्यवाद ।

श्री टेक बहादुर साउद
गाउँपालिका अध्यक्ष
बान्नीगढी जयगढ गाउँपालिका